



आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिको प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) सँग सम्बन्धित

अनुसूची - १४

सोल्टी होटल लिमिटेडको २०८१ चैत्र मसान्तमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिको लेखापरीक्षण नभएको (अपरिष्कृत) प्रतिवेदन :

१. वित्तीय विवरण

कम्पनीको हिसाब किताब इशवी सम्बत् (अंग्रेजी महिना) अनुसार लेखांकन गरिने भएको हुँदा कम्पनीका आर्थिक विवरणहरूको हकमा आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को १६ जुलाई २०२४ देखि ३१ मार्च २०२५ सम्मको अवधिका आर्थिक विवरण प्रस्तुत गरिएको छ ।

(क) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिको बासलात, र नाफा नोक्सान सम्बन्धी विवरण :-

कम्पनीको आर्थिक वर्ष २०८१/८२ को ३१ मार्च २०२५ (१६ जुलाई २०२४ देखि ३१ मार्च २०२५ सम्म) मा समाप्त तेश्रो त्रैमासिक अवधिको बैधानिक लेखापरीक्षण हुनुपूर्वका (अन्तिम लेखापरीक्षण हुन बाँकी) तुलनात्मक वित्तीय विवरणहरू अनुसूची १ मा प्रस्तुत गरिएको छ ।

तेश्रो त्रैमासिक समीक्षा अवधिमा सम्बन्धित पक्षहरू बीच होटलको नियमित व्यावसायिक कारोबार बाहेक अन्य कुनै कारोबार नभएको ।

(ख) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधि, (३१ मार्च २०२४) मा समाप्त भएको अवधिको (लेखापरीक्षण नभएको) प्रमुख वित्तीय अनुपातहरू :-

विवरण	तेश्रो त्रैमासिक अवधि को अन्त्यमा (३१ मार्च २०२५) (लेखापरीक्षण नभएको)	अघिल्लो त्रैमासिक अवधि को अन्त्यमा (३१ डिसेम्बर २०२४) (लेखापरीक्षण नभएको)	गत वर्षको तेश्रो त्रैमासिक अवधि को अन्त्यमा (३१ मार्च २०२४) (लेखापरीक्षण नभएको)
प्रमुख वित्तीय सूचांकहरू:			
ऋण पूँजीको अनुपात	०.०२	०.०१	०.०१
शेयरधनीको शेयर पूँजी कोषको प्रतिफल	०.१८	०.१२	०.१८
प्रति शेयर आमदानी (रु.)	४.५७	३.२५	४.४४
प्रति शेयर नेटवर्थ (रु.)	२५.१७	२६.०४	२४.५८
प्रति शेयर कूल सम्पत्तिको मूल्य (रु.)	३३.२७	३५.२९	३२.४८
प्रति शेयर बजार मूल्य (रु १० प्रति शेयर) (रु.)	४९२.५३	४८०.३०	४३९.००
प्राईस अर्निंग रेसियो (टार्जिन्स)	१०७.६८	१४७.८७	९८.९१
चालु अनुपात	१.०८	१.०३	१.२२

२. व्यवस्थापकीय विश्लेषण

(क) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिकको समीक्षा अवधि २०८१ माघ, फाल्गुण, तथा चैत्र तीन महिनाको अवधिमा हवाईमार्ग बाट मात्र लगभग ४ लाख १५ हजार ४८ जना पर्यटकहरूले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । होटलको पर्यटकीय व्यावसायिक गतिविधि तथा क्रियाकलापहरूमा सापेक्षिक रूपमा अभिवृद्धि भएको छ । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनको संख्यामा प्रतिवर्ष क्रमिकरूपमा अभिवृद्धि हुँदै गएको छ । उपलब्ध तथ्यांक अनुसार नेपालमा हवाईमार्गबाट आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिको अन्त्य सम्म (जुलाई २०२४ देखि अप्रिल २०२५) मा विदेशी पर्यटक अतिथिहरूको आगमन संख्या ९ लाख ७९ हजार ६ सय पुगेको छ ।

नेपाल भ्रमणमा आउने पर्यटकहरू मध्ये भारतीय पर्यटकहरूको संख्या पहिलो स्थानमा रहेको छ भने संयुक्तराज्य अमेरिका, चिन, थाइल्याण्ड, बांग्लादेश तथा संयुक्तअधिराज्य लगायतका देशहरूबाट उल्लेख्य रूपमा पर्यटक भ्रमणार्थिहरू नेपालमा पर्यटनका लागि आएको तथ्यांक छ । संयुक्त राष्ट्र पर्यटन संगठन द्वारा प्रकाशित नवीनतम प्रतिवेदन “विश्व पर्यटन बारोमिटर” अनुसार, अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय पुनःउत्थान भएकोछ, जस अनुसार विश्वभर करिब १.४ अर्ब अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । यो संख्याले अन्तर्राष्ट्रिय पर्यटन सन् २०१९ को कोविड महामारीपूर्वको अवस्थामा पुगी आफ्नो लय पुनः प्राप्त गरेको संकेत गर्दछ ।

Ar



एशिया र प्रशान्त क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटनमा उल्लेखनीय अभिवृद्धि गरेको छ । सन् २०२४ को अवधिमा, यस क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा महत्वपूर्ण अभिवृद्धि जनाउँदै उल्लेखनीय सुधारका साथ महामारीपूर्वको स्तरको ८७ प्रतिशत पुर्वावस्था पुनःप्राप्ति गरेकोछ । अन्तर्राष्ट्रिय पर्यटक आगमनमा लगातार वृद्धि भई रहेकोछ ।

विश्वमा अन्तर्राष्ट्रिय पर्यटन यात्राको लागि पर्यटन गन्तव्य स्थलहरूको ठूलो माग रहेको परिप्रेक्ष्यमा ठूला अर्थतन्त्रका मुलुकहरूबाट विश्वका अन्य आकर्षक पर्यटन गन्तव्यहरूमा पर्यटनका लागि पर्यटक अतिथीहरू यात्रामा निस्कने प्रवृत्ति उत्कर्षमा पुगेको छ ।

पर्यटनको भविष्यको परिदृश्यको सम्बन्धमा विश्लेषण गर्दा अन्तर्राष्ट्रिय पर्यटन कोभिड महामारी पूर्वको अवस्थामा पुग्दै गर्दा अन्तर्राष्ट्रिय पर्यटक आगमन तथा पर्यटकीय गतिविधिहरू पूर्णतः पुनःस्थापित हुदै गरेको अवस्था प्रतिविम्बित भएकोछ । आगामी समयमा विशेष गरी एशिया र प्रशान्त क्षेत्रका पर्यटक गन्तव्य बजारहरूमा पर्यटनको मागमा तिब्र अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

कम्पनीको पाँचतारे डिलक्स लक्जरी होटेल, दी सोल्टी काठमाण्डौ तथा अन्तर्राष्ट्रिय स्तरमा वायुसेवाप्रदायक अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई इन्फ्लाइट क्याटरिङ सेवा प्रदायक कम्पनीको उडान सेवा महाशाखा, दी सोल्टी गेट गुरमेटका व्यावसायिक गतिविधिहरूबाट प्राप्त कुल आम्दानी अधिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा अभिवृद्धि भएको छ ।

- (ख) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक समीक्षा अवधिको अन्त्य अर्थात ३१ मार्च २०२५ सम्मका लेखापरीक्षण नभएका अपरिष्कृत आर्थिक (वित्तीय) विवरणहरू अनुसार अधिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधि अर्थात ३१ मार्च २०२४ संग तुलनात्मक रूपले विश्लेषण गर्दा कम्पनीको कुल आम्दानी आर्जनमा लगभग १२.५० प्रतिशतको अभिवृद्धि भएको छ ।

कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिको अन्त्य अवधि १६ जुलाई २०२४ देखि ३१ मार्च २०२५ सम्मका लेखापरीक्षण नभएका अपरिष्कृत वित्तीय विवरणहरूको कार्यसम्पादन सूचकांकहरूको विश्लेषण गर्दा, कम्पनीको समग्र व्यवसायिक प्रदर्शनमा उल्लेख्य अभिवृद्धि देखिएको छ र व्यावसायिक कार्यसम्पादनमा सन्तोषजनक प्रगति भएको छ

कम्पनीको समीक्षा तेश्रो त्रैमासिक अवधिमा, यसको कार्यसम्पादन, होटेल संचालन तथा व्यावस्थापन सम्बन्धी गतिविधिहरू कुशलतापूर्वक, व्यावसायिक रणनीतिक कार्ययोजना अनुसार संचालित र व्यावस्थापित रहे । कम्पनीको व्यावस्थापनले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सुदृढताका साथ कार्यकुशलता तथा व्यावस्थापकीय कौशल्यता प्रदर्शन गर्ने, व्यावस्थापकीय कार्यसम्पादनमा निपूर्णता, व्यवसायीक कार्यदक्षता तथा सुभबुझका साथ कार्यक्षमता प्रदर्शन गर्ने सबल व्यावस्थापनको कार्यदिशा र व्यवसायिक कुशल कर्पोरेट संस्कार निरन्तर जारी रह्यो । कम्पनीको उच्च व्यावस्थापन, सम्पूर्ण कर्मचारीहरूको पूर्ण सहयोग, समर्थन र व्यासायीक परिपक्वता प्रदर्शन कायमै रह्यो ।

समीक्षा त्रैमासिक अवधिमा कम्पनीका व्यावसायिक खर्चहरूमा पूर्णतः मितव्ययीता अपनाईयो । अनावश्यक तथा तत्कालका लागि आवश्यक नभएका व्यावसायिक खर्चहरूमा कटौति गर्ने, शसक्त आन्तरिक तथा विश्व बजार व्यावस्थापन, सुदृढ उच्च व्यावस्थापन तथा होटेल व्यावस्थापनका सबै आयामहरूलाई चुस्त तथा दुरुस्त पारिएको छ तथा यो कार्य तथा प्रयास निरन्तर जारी रहनेछ । कम्पनीले होटेल व्यावस्थापनका लागि आवश्यक सबै व्यावसायीक तथा रणनीतिक कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनेछ ।

- (ग) कम्पनीको व्यवस्थापकीय कार्यकुशलता तथा प्रतिकूल परिस्थितिमा काम गर्न सक्ने कार्यकौशलता रणनीतिक कार्यक्षमता र व्यावस्थापकीय सुभबुझका साथ व्यावसायीक कार्यसम्पादन गर्ने कार्यदक्षताका कारण कम्पनीको मौज्जात, कार्यशील पूँजी र तरलताको अवस्था राम्रो अवस्थामा रहेका छन् ।

- (घ) चालु आर्थिक वर्ष २०८१/८२ को आगामी चौथो त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरूको सन्दर्भमा विश्व पर्यटनका गतिविधिहरूमा समेत उल्लेख्य रूपमा अभिवृद्धि भई विश्वको अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा महत्वपूर्ण अभिवृद्धि भईरहेको तथा विश्वका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक एयरलाइन्सहरूका अन्तर्राष्ट्रिय व्यावसायीक उडानहरू नियमित रूपमा संचालित रहेको परिप्रेक्ष्यमा नेपालको पर्यटन बजार पनि लाभान्वित हुने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को आगामी चौथो त्रैमासिक अवधिमा कम्पनीको व्यावसायिक गतिविधिहरूमा कम्पनीले कुल आय वृद्धि गर्नका लागि अपनाउनु पर्ने सबै व्यावसायीक रणनीतिक संयन्त्रहरूको समुचित सदुपयोग गर्दै होटेलको अक्पूपेन्सी बढाउने, उपलब्ध अत्याधुनिक प्रविधिका साधनहरूको प्रयोग लगायतका सबै उपायहरू अवलम्बन गरी आम्दानी अभिवृद्धि गर्नेछ भने होटेल संचालन लागतमा मितव्ययीता, नियन्त्रणात्मक कार्य योजना अनावश्यक खर्च कटौतिलाई जारी राख्दै विविध बजारखण्डमा बजारिकरण निर्धारित रणनीति अनुसार सूक्ष्म प्रवेश गर्दै आफ्ना व्यावसायिक गतिविधिहरू कुशलतापूर्वक संचालन गर्ने नीति जारी राख्नेछ ।

- (ङ) समीक्षा अवधिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक एयरलाइन्सहरूका अन्तर्राष्ट्रिय हवाई उडानका गतिविधिहरू नियमित रूपमा संचालनमा रहेकाले होटेलमा पर्यटक आगमनको अवस्था संतोषजनक रह्यो । प्रितभोज तथा विवाह समारोहहरू



(बैकवेट) खण्डका गतिविधिहरू निरन्तर आयोजित भए। आगामी त्रैमासिक अवधिमा पनि सोही अनुसार पर्यटन बजार विस्तार तथा विश्व पर्यटन बजारका विभिन्न खण्डहरूमा होटेलको पहुँच सुनिश्चित गर्दै होटेलका व्यावसायिक गतिविधिहरू जारी रहनेछन्।

कम्पनीले समिक्षा तेश्रो त्रैमासिक अवधिमा व्यावस्थापकीय कार्यकुशलता सहित अधिकतम मितव्ययिता अपनाउदै व्यावसायमा आईपर्ने र कुनै पनि प्रतिकूल परिस्थितिहरूबाट पर्नसक्ने प्रभावलाई अधिकतम रूपमा न्यूनीकरण गर्दै कुशल व्यावस्थापकीय रणनीतिका साथ व्यवसायको सुक्ष्म व्यावस्थापनमा होटेल संचालन तथा व्यावस्थापन गर्ने नीतिलाई कठोरताका साथ पालना गरेको छ।

साथै, आगामी त्रैमासिक अवधिमा पनि वर्तमानमा अंगीकार गरेको स्थापित व्यावसायिक नीति तथा रणनीतिहरूलाई कायम राख्दै सापेक्षरूपमा आगामी त्रैमासिक अवधिको होटेलको आम्दानी अभिवृद्धि गर्ने, खर्चहरूमा अपेक्षित मितव्ययिता अपनाउने जस्ता नियन्त्रणात्मक रूपमा व्यावसायिक गतिविधिहरू कडाई तथा दृढताका साथ लागू गर्दै शसक्त व्यावस्थापकीय कार्यकुशलता तथा कार्यदक्षताका साथ कम्पनीको व्यावसायिक क्रियाकलापहरू संचालन तथा व्यावस्थापनमा पूर्णतः ध्यान केन्द्रित गर्नेछ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- (क) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिमा कम्पनीले कुनै मुद्दा दायर गरेको छैन र कम्पनी उपर पनि कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन।
- (ख) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिमा कम्पनीका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन।
- (ग) आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासिक अवधिमा कम्पनीलाई कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

- (क) शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारले प्रतिपादित गरेको मूल्य र मान्यता अनुरूप निर्देशित हुने गरेको छ। शेयरको कारोबार सम्बन्धी विषयमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ।
- (ख) कम्पनीको आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त २०८१ मा अन्त्य भएको तेश्रो त्रैमासिक अवधिमा प्रति शेयर रु. १० का दरको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कूल दिन तथा कारोबार संख्या देहाय बमोजिम रहेको छ:-

त्रैमासिक आ.व. २०८१/८२ (२०२४/२५)	शेयरको कारोबार – मूल्य (रु.)			कुल शेयरको कारोबार – दिन र संख्या		
	अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कूल दिन	कारोबार संख्या	कुल कारोबार शेयर संख्या
तेश्रो त्रैमासिक (२०८१ चैत्र मसान्त)	५३२.००	४६९.००	४९२.५३	५६	९,६५४	२,५९४,१९१

५. समस्या तथा चुनौती

(क) समस्या तथा चुनौतीहरू:

आन्तरिक चुनौतीहरू:

- (१) यस कम्पनीमा उल्लेखनीय आन्तरिक समस्या देखिएको छैन।

बाह्य चुनौतीहरू:

- (२) विश्वव्यापी रूपमा फैलिने स्वास्थ्य सम्बन्धी संक्रामक रोगहरू (जस्तै भाईरस) बाट पर्ने व्यावसायिक प्रतिकूल प्रभावहरू।
- (३) अप्रत्याशित रूपमा घट्ने पर्यटन गतिविधिहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रभाव।
- (४) देशमा पर्यटन सम्बन्धी पर्याप्त भौतिक पूर्वाधारहरूको अभावबाट उत्पन्न हुने नकारात्मक प्रभाव।
- (५) पर्यटकहरूको सुरक्षा, देशको आर्थिक र राजनीतिक अवस्था, तथा सम्बन्धित पर्यटन बजार मुलुकहरूबाट जारी गरिने यात्रा प्रतिकूलता सम्बन्धी निर्देशनहरूबाट व्यवसायमा पर्ने असरहरू।
- (६) विदेशी विनिमय दर (अमेरिकी डलर र युरो आदी) मा हुने अप्रत्याशित उतारचढाव।



- (७) ऊर्जा, विद्युत, इन्धन तथा सम्बन्धित औद्योगिक वस्तुहरूमा हुने अप्रत्याशित मूल्यवृद्धि, उपभोग्य वस्तुहरूको मूल्यवृद्धि, र श्रमसम्बन्धी समस्याहरूबाट व्यवसायमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरू ।
- (८) नयाँ नयाँ होटेलहरूको सञ्चालन पश्चात् देखापरेको र भविष्यमा देखिन सक्ने होटेल कोठाहरूको आपूर्तिमा वृद्धि तथा पर्यटन बजारको मागमा आएको असन्तुलनबाट व्यवसायमा पर्ने सक्ने प्रभाव ।
- (९) पर्यटन उद्योगमा देखापर्ने औद्योगिक अशान्ति, अप्रत्याशित रूपमा हुने बन्द-हडताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी, सर्वसुलभ पर्यटकीय सार्वजनिक यातायातको अभाव, तथा अन्तर्राष्ट्रिय हवाई सिट क्षमतामा कमीबाट व्यवसायमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरू ।
- (१०) देशमा अचानक आइपर्ने असहज परिस्थितिहरू, प्राकृतिक तथा दैवी विपद् (भूकम्प, बाढी, पहिरो आदी) बाट व्यवसायमा पर्ने प्रभावहरू ।

(ख) रणनीति

प्राकृतिक विपद् तथा महामारी जस्तो दैवी प्रकोपको कारण निम्तिन सक्ने अप्रत्याशित तथा अनिश्चित प्रतिकूल परिस्थितिबाट बचाउन वा रोकथामको लागि सरकारबाट जारी गरिने आवश्यक वैधानिक प्रतिबन्धात्मक उपायहरूबाट पर्यटनमा पर्ने प्रतिकूल परिस्थितिहरूमा पनि वैधानिक पूर्ण अनुपालनाहरूका साथ होटेल संचालन सम्बन्धी व्यावसायीक गतिविधिहरू संचालन गर्दै होटेलका पूर्वाधार संरचना र सुविधाहरूलाई पूर्ण क्रियाशिल राख्ने कार्यकुशलताका रणनीतिक कार्ययोजनाको तर्जुमा गर्ने ।

संचालन खर्च घटाउनको लागि अपनाउनुपर्ने सबै व्यावसायीक रणनीतिक, नीतिगत तथा व्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै कम्पनीका सबै संयन्त्रहरूको समुचित सदुपयोग गरी होटेलको संचालन तथा व्यावस्थापन न्यूनतम खर्चमा गर्ने, कर्मचारी तथा सोसंग सम्बन्धित खर्चको मितव्ययीता गर्ने लगायत अन्य अनावश्यक खर्चहरूलाई समेत कटौति गर्ने र होटेललाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावरण बनाई आय आर्जनमा अभिवृद्धि गर्ने कार्ययोजनालाई उच्च प्राथमिकता दिईएकोछ ।

६. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापन द्वारा चालिएका कदमहरूको विवरण

- (१) कम्पनीको लेखापरीक्षण समितिले स्वतन्त्र आन्तरिक तथा बाह्य लेखा र व्यवस्थापकीय प्रतिवेदनहरूको त्रैमासिक पुनरावलोकन र समीक्षा गर्दै आवश्यक सुझावहरू प्रदान गर्दछ । साथै, प्रतिवेदनमा उल्लेखित सिफारिसहरूको कार्यान्वयन भएको वा नभएको अनुगमन पनि गर्दछ । लेखापरीक्षण समितिले कम्पनीको सञ्चालक समिति समक्ष नियमित रूपमा प्रतिवेदन पेश गर्ने गर्दछ, र सञ्चालक समितिले आवश्यक निर्देशनहरू प्रदान गर्ने गर्दछ ।
- (२) कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत, कम्पनी तथा होटेलको आन्तरिक लेखापरीक्षणको व्यवस्था गरेको छ ।
- (३) कम्पनीको आन्तरिक लेखापरीक्षण आन्तरिक लेखापरीक्षक, स्वतन्त्र चार्टर्ड एकाउन्टेण्टस् संस्थाद्वारा गरिन्छ, जसले त्रैमासिक रूपमा आन्तरिक लेखापरीक्षण प्रतिवेदन कम्पनीको लेखापरीक्षण समिति समक्ष पेश गर्ने गर्दछ । लेखापरीक्षण समितिले सो सम्बन्धमा सञ्चालक समिति समक्ष नियमित रूपमा प्रतिवेदन पेश गर्ने गर्दछ ।
- (४) कम्पनीले नियमनकारी निकायहरूद्वारा जारी गरिएका नियम, विनियम, निर्देशनहरू तथा अन्य प्रचलित ऐन र कानूनहरू अनुसार पालना गर्नुपर्ने मापदण्डहरूको पूर्ण रूपमा पालना गर्दछ ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

दिनेश बहादुर बिष्ट
कार्यकारी अध्यक्ष

अनुसूची १
SOALTEE HOTEL LIMITED
UNAUDITED FINANCIAL RESULTS
AT THE END OF 31 MARCH 2025, THE THIRD QUARTER OF THE FISCAL YEAR 2081/082 (2024/25)

PARTICULARS	UP TO THIS QUARTER ENDING ON 31 MARCH 2025 (UNAUDITED)	UP TO PREVIOUS QUARTER ENDING ON 31 DECEMBER 2024 (UNAUDITED)	CORRESPONDING PREVIOUS YEAR QUARTER ENDING ON 31 MARCH 2024 (UNAUDITED)
STATEMENT OF FINANCIAL POSITION AS AT 31 MARCH 2025			
ASSETS			
Non-Current Assets			
Property, Plant and Equipment	2,476,177,213	2,319,176,966	2,064,880,594
Intangible Assets	30,631	42,651	175,308
Investment Property	88,179,344	88,674,198	85,878,315
Investments	281,276,188	281,276,188	275,487,563
Trade and Other Receivables	41,780,720	47,645,737	41,824,831
Total Non-Current Assets	2,887,444,096	2,736,815,740	2,468,246,611
Current Assets			
Inventories	128,405,446	132,572,130	140,651,362
Trade and Other Receivables	246,959,739	277,146,188	309,805,859
Prepayments	17,186,346	13,143,911	15,005,355
Cash and Cash Equivalent	119,435,645	118,309,199	83,505,241
Total Current Assets	511,987,176	541,171,428	548,967,817
Total Assets	3,399,431,272	3,277,987,168	3,017,214,428
EQUITY AND LIABILITIES			
Equity and Reserves and Surplus			
Share Capital	1,021,862,690	928,953,700	928,953,700
Retained Earnings and Reserves	1,549,657,292	1,490,267,475	1,354,636,553
Total Equity	2,571,519,982	2,419,221,175	2,283,590,253
Liabilities			
Non-Current Liabilities			
Loans and Borrowings	55,472,666	6,020,458	7,839,214
Employee Benefits	122,136,313	124,636,313	117,556,564
Deferred Tax Liabilities	34,169,877	34,169,877	24,328,458
Trade and Other Payables	142,544,975	166,633,994	135,122,019
Total Non-Current Liabilities	354,323,831	331,460,642	284,846,255
Current Liabilities			
Loans and Borrowings	1,308,000	1,308,000	1,308,000
Employee Benefits	76,665,937	76,879,826	65,686,783
Income Tax Payable	80,488,790	69,700,934	64,215,831
Trade and Other Payables	315,124,732	379,416,591	317,567,306
Total Current Liabilities	473,587,459	527,305,351	448,777,920
Total Liabilities	827,911,290	858,765,993	733,624,175
Total Equity and Liabilities	3,399,431,272	3,277,987,168	3,017,214,428
STATEMENT OF PROFIT OR LOSS FOR THE PERIOD ENDED ON 31 MARCH 2025			
Revenue	1,890,817,217	1,219,576,406	1,681,066,562
Total Revenue	1,890,817,217	1,219,576,406	1,681,066,562
Consumption of Food and Beverages	324,476,739	212,830,420	280,126,478
Employee Benefit Expenses	437,002,078	280,810,198	393,043,648
Operating Expenses	220,247,137	149,426,469	201,486,457
Depreciation and Amortization Expenses	110,154,321	71,276,326	101,087,530
Administrative & Other Expenses	207,191,689	134,500,937	192,578,024
Total Expenses	1,299,071,964	848,844,350	1,168,322,137
Profit/(Loss) from Operation	591,745,253	370,732,056	512,744,425
Finance Cost	546,158	265,758	588,767
Profit/(Loss) Before Taxes	591,199,095	370,466,298	512,155,658
Provision for Tax	123,806,138	68,724,088	99,833,077
Net Profit/(Loss) After Tax	467,392,957	301,742,210	412,322,581

Note: The above Financial Statement presentation is subject to change at the time of Statutory Audit or changes made by the Regulatory Authority, if any.